

日本文化コラム②

日本のお風呂

日本人のお風呂好きは名前です。日本には全国各地に温泉があり、海外から日本の温泉を自當てにやってくる外国人観光客もいます。まちの中にも銭湯があり、気軽に日本のお風呂を楽しむことができます。

でも、銭湯に行く前にちょっと待って！日本のお風呂の入り方を知っていますか？ここでは、日本のお風呂の入り方を紹介します。

① 体を湯船の外で洗い、汚れを落としてから湯につかります。（これは、みんなで入る湯船の湯をきれいに使うためです。日本の家庭では、最後の人が入り終わるまで湯船の湯は抜かず、湯をみんなで共有します）

② 水と石けんの泡が周りの人たちにかかるないようにしましょう。

③ 浴室では、洗濯をしないでください。

④ 湯船に、タオルを入れないでください。

⑤ 大きな声で騒がないでください。

⑥ ぬれた体をひいてから、脱衣所に戻りましょう。

新宿区内には銭湯が30カ所以上あります。
銭湯に行って、温泉気分を味わいませんか？

新宿浴場組合ホームページ

<http://1010yuge-g.jp/index.html>

जापानी संस्कृति स्तम्भ ②

जापानी तरिकामा नुहाउने

जापानीहरू नुहाउन मन पराउँछन् भन्ने कुरा एकदमै परिचयित छ। जापानमा देश भरी नै विदेशीहरूलाई आकर्षित गर्ने संख्यामध्ये ओस्सेन (हट स्प्रिड) छन्। त्यहाँ नगर भरी नै सेटो (सार्वजनिक नुहाउने घर) पनि छन् जहाँ तपाईंले औपचारिक रूपमा जापानी नुहाउने तरिकाको मजा लिन सक्नुहुँच।

तर एकछिन पर्खनुहोस् सेटोमा जानु पूर्व, तपाईंलाई सही रूपमा नुहाउने शिष्टाचार थाहा भएको निश्चित गर्नुहोस्। यस खण्डले जापानी तरिकामा कसरी नुहाउने भनेर व्याख्या गर्छ।

- ① कृपया पहिले तपाईंको शरीर बाथटब बाहिर नुहाउनुहोस् र बाथटबमा पस्त अगाडि राम्रारी धुनुहोस्। (यो सबैले नुहाउनका लागि पानीलाई सफा राख्न गरिन्छ। जापानमा, परिवरका सदस्यहरूले धरमा बाथटबमा तातो पानी साला गर्न्छ, अन्तिम परिवर सदस्यले नुहाएर नसकाउँदासम्म यसलाई बग्र दिदैनन्।)
- ② कृपया तपाईंको नजिकको व्यक्तिलाई साबुन वा पानी नपार्न सावधान रहनुहोस्।
- ③ कृपया नुहाउने क्षेत्रहरूमा कपडा नधुनुहोस्।
- ④ कृपया तपाईंको तौलियालाई नुहाउने पानीमा नराञ्जहोस्।
- ⑤ कृपया अत्यधिक टूलो आवाजमा नचिच्याउनुहोस् वा नबोल्नुहोस्।
- ⑥ कृपया कपडा परिवर्तन गर्ने कक्षमा फर्क्नु अगाडि पानी पुछनुहोस् र तपाईंको शरीर सुखा पार्नुहोस्।

सिन्ज्युकुमा 30 भन्दा बढी सेटो स्थानहरू छन्। तपाईंले हट स्प्रिडको अनुभव किन लिनुहन्ने?

सिन्ज्युकु सेटो संघको वेबसाइट

<http://1010yuge-g.jp/index.html>



Mục văn hóa Nhật Bản ② Bồn tắm Nhật Bản


Văn hóa yêu thích tắm bồn của người Nhật nổi tiếng được nhiều người biết đến. Khắp mọi nơi trên toàn nước Nhật đều có suối nước nóng. Cũng có nhiều du khách ngoại quốc đến Nhật chỉ với mục đích trải nghiệm suối nước nóng của Nhật Bản. Trong khu phố cũng có nhà tắm công cộng, bạn có thể tận hưởng việc tắm bồn của Nhật Bản một cách dễ dàng.

Dù vậy, khoan hãy vội đến nhà tắm công cộng đã! Bạn đã biết cách vào bồn tắm của Nhật chưa? Phần này sẽ giới thiệu về cách vào bồn tắm của Nhật Bản.

- ① **Tắm cơ thể bên ngoài bồn tắm, rửa hết bụi bẩn sau đó mới ngâm nước nóng.** (Để giữ sạch nước trong bồn tắm mà mọi người sẽ cùng ngâm. Trong gia đình Nhật, mọi người thay phiên ngâm cùng bồn nước nóng, nước nóng trong bồn sẽ không được xả đi cho đến khi người cuối cùng đã ngâm xong.)
 - ② **Không để nước và bọt xà phòng hắt vào mọi người xung quanh.**
 - ③ **Không giặt giữ trong phòng tắm.**
 - ④ **Không để khăn vào bồn tắm.**
 - ⑤ **Không nói chuyện ồn ào.**
 - ⑥ **Lau khô cơ thể sau đó mới vào phòng thay đồ.**

Trong Shinjuku có trên 30 nhà tắm công cộng. Bạn hãy đến nhà tắm công cộng và tận hưởng sự sảng khoái khi ngâm mình nhé.

Trang chủ Hiệp hội nhà tắm Shinjuku
<http://1010yuge-q.jp/index.html>



ဂုဏ်သွင်းချေမှုမှုပိန်ရာနှင့်ပတ်သက်သော ②
ဂုဏ်ရှိရေ ရေခါးခန်း

သိတယ် စန်းတိမို့ပျော်ခဲ့ အနည်းငယ် တော့ပါဒ်။ ဂျုဏ်ဖို့ရေရှိခဲ့သွားတဲ့
နည်းကို သိပါဘဲလာ။ ဒီမှာတော့ ဂျုဏ်ဖို့ရေရှိခဲ့တဲ့နည်းကိုတိတက်ထော်ထားပါ
သည်။

- ① ဒနာဂါဌာလီဘေးရေရှိပါဌာနတ်မင်္ဂလာင် သေးကြော်ပြီး အည်စာကြုံများ
ပြောင်းလုပ်သူများ၏ ရေနှုန်း စိတ်ပေါ်သည်။ (ပို့သည့် ဂုဏ်ပျုံးများထဲတော်
ရေရှိပါဌာန ၏ ပေါ်နေနှုန်းသာ သိန်းများ အတွက်ပြုခြင်း ဖြစ်ပေါ်သည်။ ဂုဏ်ပျုံးများ
များ၏ နေရာများမှာ သော်လည်းကောင် တင်ပြုသွားသည် အတိအကျိုက်နှင့်ပေါ်
အေး မသွေ့နိုင်ပဲ အောင်လုက ရေနှုန်း၏ အတူတူများသိတူပြုသည်)

② ပေါင့် သံပြုအမြို့ပြုများ အမြိုးသွားမှုကို မစေဖော်ပါ နေပြုရအောင်။

③ ရေရှိပါဌာနတ် အတိအကျိုက်များ မလုပ်ပါနော်။

④ ရေရှိပါဌာနတ်တော်ကောင်များမထည့်ပါနော်။

⑤ အတောက်ပြုလေလွှာ ကော်မတီပြုပါနော်။

⑥ ဒေါ်သွားသောစွာနှုန်းလိုအပ်ပြီးသောအပါမှ အဝတ်လဲ အဆန်လို့
ပြန်သွားကြရအောင်။

ရှင်ရှုံးရေရှိပါဌာနတ်တော်ကောင်မှာ ပေါ်တော်ကြုံပါလာ။

ရှင်ရှုံးအရသာကို ဖြော်ပိုကြည့်ပါလာ။

<http://1010yuge-g.jp/index.html>